

कम्पनी वा संगठित संस्थाको परिचय विवरण
Details of Company or Institution
 KYC (Trading) KYC (Demat)

 पुतलीसडक, काठमाडौं,
 फोन नं. ०१-५९७०७३२, ४५३२८३२, ४५३२७०४, ४५३२७००
 RWS: न्यूरोड, पोखरा, फोन नं. ०६९-५३४२०९, ५८०७३५
 RWS: वालिङ, स्याङ्जा, फोन नं. ०६३, ५९००३२

 शाखा: काठमाडौं पोखरा स्याङ्जा

कार्यालय प्रयोजनको लागि मात्र For Official Use Only

आवेदन नम्बर: Application No.:	संकेत नम्बर: Symbol No.:	मिति: Date:
ग्राहक नम्बर: Customer No.:		

हितग्राही खाता नम्बर: (Demat) Beneficial Owner Account No.:																			
--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--

हितग्राहीको खाता खोलिएको संस्थाको नाम:	
--	--

तल उल्लेखित सम्पूर्ण विवरण राम्रोसंग भर्नु पर्नेछ। आफूसंग सरोकार नभएको विवरण उल्लेख गर्ने कोठामा तेर्सो धर्का तानिदिनु होला।
 Please complete all details and strike out the non-applicable fields/boxes.

डिभ्याट खाताको लागि मात्र:	खाताको किसिम Type of Account	<input type="checkbox"/> राफसाफ Clearing	<input type="checkbox"/> हितग्राही Beneficial Owner	<input type="checkbox"/> अन्य Others
----------------------------	---------------------------------	---	--	---

कम्पनीको नाम: Name of Company:	
कार्यकारी प्रमुखको नाम: Name of CEO:	
कम्पनी सचिवको नाम: Company Secretary's Name:	

कम्पनी संस्थापना मिति: Date of Incorporation:	वि.स. (B.S.)	D	D	M	M	Y	Y	Y	Y	ई.स. (A.D.)	D	D	M	M	Y	Y	Y	Y
--	-----------------	---	---	---	---	---	---	---	---	----------------	---	---	---	---	---	---	---	---

कम्पनीको किसिम: Type of Company	<input type="checkbox"/> प्राइभेट लि. Pvt. Ltd.	<input type="checkbox"/> पब्लिक लि. Public Ltd.	<input type="checkbox"/> सरकारी स्वामित्व भएको Govt. Owned	<input type="checkbox"/> अन्य Others
------------------------------------	--	--	---	---

कम्पनी दर्ता भएको देश: Country of Registration:	<input type="checkbox"/> नेपाल Nepal	<input type="checkbox"/> अन्य (नेपाल बाहेक अन्य देश भएमा उल्लेख गर्ने): Others (Please mention if other than Nepal).....
--	---	---

कम्पनीको थप विवरण (Additional Details):

दर्ता गर्ने कार्यालय: Registration Office:	
दर्ता नं.: Registration No.:	दर्ता मिति: Registration Date:
स्थायी ले.नं./मू.अ.कर दर्ता नं. PAN / VAT Regd. No.	दर्ता मिति: Registration Date:
व्यवसायको किसिम: Nature of Business	कार्य क्षेत्र: Area of work:
सहायक कम्पनी भएमा मुख्य कम्पनीको नाम र ठेगाना: Name & Address of Main Company in case of Subsidiary Company	
धितोपत्र बजारमा सूचिकरण भए नभएको: Listed or Not	सूचिकरण मिति: Listing Date:
नेपाल राष्ट्र बैंकमा दर्ता भएको भए दर्ता नं. NRB Regd. No.:	नेपाल राष्ट्र बैंकको स्वीकृति मिति: NRB Approval Date:

हालको ठेगाना (Current Address):

राष्ट्र: Country:	प्रदेश: Province:	जिल्ला: District:	गा.पा./न.पा./उ.म.न.पा./म.न.पा Rural Municipality /Municipality/ Sub. Metropolitan City/ Metropolitan City
टोल: Tole:	वडा नं.: Ward No.	टेलिफोन नं.: Tel. No.:	वेबसाइट: Website:

नजिकको ल्यान्डमार्क:
Nearest Landmark :

कम्पनी दर्ता हुँदाको ठेगाना (Company's Registered Address):

राष्ट्र: Country:	प्रदेश: Province:	जिल्ला: District:	गा.पा./न.पा./उ.म.न.पा./म.न.पा Rural Municipality /Municipality/ Sub. Metropolitan City/ Metropolitan City
टोल: Tole:	वडा नं.: Ward No.	टेलिफोन नं.: Tel. No.:	वेबसाइट: Website:

मुख्य कार्यालय/शाखा कार्यालयका विवरण (Details of Head Office/Branch Office):

क्र. सं. S.No.	क्षेत्र Area	मुख्य/शाखा कार्यालय Head/Branch Office	ठेगाना Address	टेलिफोन नं. Telephone No.	मोबाइल नं. Mobile No.	सम्पर्क व्यक्ति Contact Person
1						
2						
3						

तीन वटा भन्दा बढी भएमा छुट्टै विवरण पेश गर्न सकिनेछ । Separate details can be submitted in case of more than three.

बैंक खाताको विवरण (Bank Account Details):

बैंकको खाताको किसिम (Type of Bank Account)	<input type="checkbox"/> बचत खाता Saving Account <input type="checkbox"/> चल्ती खाता Current Account
बैंकको खाता नम्बर (Bank Account Number)	
बैंकको खाता भएको बैंकको नाम र ठेगाना (Name & Address of Bank)	बैंक तथा वित्तिय संस्थाको नाम शाखा

कार्यालय रहेको स्थानको नक्शा
Location Map



From main Road Street.....the distance of the residence is.....meters (approximately)

संचालक तथा कार्यकारी प्रमुखको विवरण (Details of Directors & CEO):					
क्र.सं. S.N. विवरण Details	१	२	३	४	५
नाम, थर: Name/Surname:					
पद: Designation:					
पति/पत्नीको नाम: Spouse's Name:					
बाबुको नाम: Father's Name:					
बाजेको नाम: Grandfather's Name:					
स्थायी ठेगाना: Permanent Address:					
हालको ठेगाना: Current Address:					
टेलिफोन नं. Telephone No.:					
मोवाइल नं. Mobile No.:					
इमेल ठेगाना: E-mail ID:					
स्थायी लेखा नं. PAN No.					
फोटो Photo					

सम्पर्क व्यक्ति/आधिकारिक खाता संचालकको विवरण (Details of Contact Person/Authorized Account Operators):			
विवरण / Details	पहिलो सम्पर्क व्यक्ति / First Contact Person	दोस्रो सम्पर्क व्यक्ति / Second Contact Person	तेस्रो सम्पर्क व्यक्ति / Third Contact Person
नाम, थर: Name/Surname:			
बाबुको नाम: Father's Name:			
बाजेको नाम: Grandfather's Name:			
पद: Designation:			
पासपोर्ट साइजको फोटो Passport Size Photo			
हस्ताक्षर/Signature			

हितग्राही खाता तथा धितोपत्र कारोबारको सम्बन्धमा तपशिल बमोजिमको स्वघोषणा गर्दछु ।

- कम्पनी / संस्थाले धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ती शुद्धिकरण सम्बन्धि प्रचलित कानून विपरित आर्जन गरेका हुने छैन ।
 - कम्पनी / संस्था धितोपत्रमा गरिएको लगानीमा निहित जोखिमका सम्बन्धमा जानकार छ ।
 - कम्पनी / संस्थाले खरिद गरेका धितोपत्रहरू बापतको भुक्तानी लिनेदिने कार्य तोकिएको समय भित्र गर्नेछ ।
 - धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित नियम कानूनहरूको पालना गरिने छ ।
 - कम्पनी / संस्था कर्जा सूचना केन्द्रका काला सूचीमा रहेको छैन ।
 - सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ र यस अन्तर्गत जारी भएका नियमावली तथा निर्देशन आदीबाट माग भए अनुसारका सूचना, विवरण तथा कागजातहरू कम्पनीलाई उपलब्ध गराउनेछौं ।
 - कम्पनीलाई गर्नु पर्ने भुक्तानी नगरी बाँकी राखेको कारणबाट हाम्रा कारोवार अन्य धितोपत्र दलाल कम्पनीहरूमा समेत निलम्बन गर्न पत्राचार वा परिपत्र जारी गरेमा मञ्जुरी छ ।
 - हितग्राही खाताको हकमा हामीले निक्षेप सदस्य र हितग्राहीका करारनामा, प्रचलित ऐन, नियम, विनियम र सोमा भएका संशोधन मान्न मञ्जुर गर्दछौं । यसमा उल्लेखित विवरणमा कुनै फरक परेमा यस कम्पनीमा रहेको हितग्राही खाता रद्द गन मञ्जुर गर्दछौं ।
 - के त्यस कम्पनीको संचालक / शेयरधनी / व्यवस्थापकीय तहका कर्मचारी राजनीतिक वा उच्च पदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिसंग सम्बन्धित हुनुहुन्छ ? छ छैन
- छ भने सो को विवरण:

क्र.सं.	नाम	पद
१.		
२.		

संलग्न गर्नु पर्ने कागजातहरू:

- कम्पनी वा संगठित संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
- कम्पनी वा संगठित संस्थाको स्थायी लेखा नं. दर्ता प्रमाणपत्र, प्रबन्धपत्र तथा नियमावलीका प्रतिलिपी ।
- कम्पनी अद्यावधिक सम्बन्धी पत्रको प्रतिलिपी ।
- धितोपत्र कारोबार गर्ने सम्बन्धमा कारोवार गर्ने अख्तियारी सहित संचालक समितिको निर्णयको प्रतिलिपी ।
- कुनै नियमनकारी निकायबाट अनुमतिपत्र प्राप्त गरेको भएमा सोको प्रतिलिपी ।
- कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।
- अख्तियार प्राप्त व्यक्ति तथा संचालक समितिका सम्पूर्ण संचालकहरूको फोटो, नागरिकता तथा नागरिक परिचय-पत्रको प्रतिलिपी ।
- अद्यावधिक शेयर लगत तथा संचालक लगत ।

पेश भएको विवरण सीकेवाइसी सेवा सम्बन्धी कार्यको लागि प्रयोग गर्न मेरो सहमति छ ।

I/hereby grant my consent for the submitted information to be utilized for CKYC purpose.

माथि उल्लेखित र संलग्न ग्राहक पहिचान (केवाइसी) विवरण सत्य तथ्य रहेको छ । सो विवरणमा कुन फरक परे कानून बमोजिम सहुँला, बुझाउँला ।

The above-mentioned details and enclosed KYC details are true and accurate. I further hereby consent to bear any legal actions in case of any false disclosure of information.

औंठा छाप / Thumb Print

आधिकारीक व्यक्तिको नाम
Name of Authorized Person:

पद:
Designation:

हस्ताक्षर:
Signature:

मिति:
Date:

कम्पनीको छाप:
Company's Seal:

दायाँ Right	बायाँ Left
----------------	---------------

कार्यालय प्रयोजनको लागि / For Official Use

Checked & Verified by
Signature _____
Name: _____
Designation: _____
Date: _____



Premier Securities Co. Ltd.

Approved by
Signature _____
Name: _____
Designation: _____
Date: _____

Risk Category: Low Risk Medium Risk High Risk*

Associated with PEP Yes No

Referrer Name

Contact

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम १० सँग सम्बन्धित कारोबार सदस्य र ग्राहक बिचको सम्झौतापत्र

आज वार, मिति का दिन कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल व्यवसायीको इजाजत प्राप्त गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडको कारोबार सदस्य रहेको न्यू प्लाजा, पुतली सडक मा रजिष्टर्ड कार्यालय भएको श्री प्रिमियर सेक्युरिटीज कं. लि. (उपान्त प्रथम पक्ष भनिनेछ।) प्रथम पक्ष मार्फत धितोपत्रको कारोबार गर्न/अनलाईन सुविधा प्रयोग गर्ने ग्राहक संकेत नम्बर (युनिक क्लाइन्ट कोड) रहेको
स्थायी ठेगाना भई हाल स्थानमा बसोबास गर्ने श्री को नाती/नातिनी, बुहारी
श्री को छोरा/छोरी वर्ष को श्री

वा

ग्राहक संकेत नम्बर (युनिक क्लाइन्ट कोड) रहेको कार्यालयमा दर्ता भई रजिष्टर्ड कार्यालय
..... मा भएको श्री ले (उपान्त दोस्रो पक्ष भनिने र सो शब्दले
विषय वा प्रसंगले अन्यथा अर्थ लगाएमा बाहेक निजका उत्तराधिकारी र/वा कानूनी प्रतिनिधि समेतलाई जनाउने) बीच नेप्सेको कारोबार प्रणालीबाट कारोबार हुने विधि र आफैले कारोबार गर्ने
सम्बन्धमा दोस्रो पक्षसँग आवश्यक जान रहेको मानी यो सम्झौता (उपान्त सम्झौता भनिने छ) सम्पन्न भएको छ।

यस सम्झौताको पक्षहरू निम्नलिखित शर्तहरू पालना गर्न मञ्जुरी छन् :

- प्रचलित धितोपत्र ऐन, नियम, विनियम कार्यविधि तथा नेपाल राष्ट्र बैंक, विमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायतका नियमक निकायले समय समयमा जारी गरेको निर्देशिका, परिपत्र र निर्देशन समेतलाई यसै सम्झौतामा उल्लेख भए सरह मानी सम्झौताका पक्षहरूले सोको पालना गर्न मञ्जुर गर्दछन्।
- दोस्रो पक्षले सम्झौता गर्दाको बखत वा यस भन्दा अघि प्रथम पक्षलाई दिएको सूचना, दोस्रो पक्षको ग्राहक परिचय विवरण (केवाईसी) मा भरेको विवरणमा कुनै फेरबदल भए, फेरबदल भएको ७ कार्य दिनभित्र प्रथम पक्षलाई जानकारी दिई आफ्नो पहिचान तथा खाताका विवरणहरू अद्यावधिक गराउन मञ्जुर गर्दछ।
- दोस्रो पक्ष धितोपत्रको कारोबार गर्न कानून बमोजिम अयोग्य ठहरिने कुनै अवस्था उत्पन्न भई कारवाहीमा परेमा, आर्थिक रुपमा टाट पल्टिएमा, विघटनमा गएमा, दामासाहीमा परेमा वा कर्जा सूचना केन्द्रको कालो सूचीमा परेमा वा अन्य कर्जा सूचना केन्द्रको कालो सूचीमा परेमा वा अन्य कुनै कारणले कानूनत आर्थिक कारोबार गर्न असमर्थ भएमा प्रथम पक्षलाई तुरुन्त जानकारी दिन मञ्जुर गर्दछ।
- दोस्रो पक्षले यस सम्झौतामा उल्लेख गरेको वा ग्राहक परिचय विवरण (केवाईसी) मा उल्लेख भएको इमेल ठेगाना वा मोबाइल नम्बरमा दोस्रो पक्षले प्रयोग गर्ने युजरनेम तथा पासवर्ड प्रथम पक्षले उपलब्ध गराउने छ। प्रथम पक्षले उपलब्ध गराएको वा सो पश्चात् दोस्रो पक्षले परिवर्तन गरेको युजरनेम वा पासवर्डको गोपनीयता कायम गर्ने र आफ्नो नियन्त्रणमा राख्ने दायित्व दोस्रो पक्षको हुनेछ।
- दोस्रो पक्षले बिक्री कारोबार गर्दा मौज्जातमा धितोपत्र रहेको वा रहने कुनै एक हितग्राही खाता प्रथम पक्षलाई उपलब्ध गराउने छ। उक्त खाता अन्य धितोपत्र सदस्यलाई उपलब्ध गराउने छैन। एउटै खाता खन्य धितोपत्र कारोबार सदस्यलाई दिई उत्पन्न हुने जोखिमको जिम्मेवारी दोस्रो पक्षले लिनेछ।
- दोस्रो पक्षलाई दिइएको युजरनेमबाट भएपरेको सम्पूर्ण कारोबारहरूको दायित्व वहन गर्ने तथा सो को समयमा राफसाफ गर्ने जिम्मेवारी दोस्रो पक्षको हुनेछ।
- दोस्रो पक्षलाई प्रदान गरिएको युजरनेमको प्रयोग गरी सिर्जना हुने दायित्व तथा सम्झौतारत पक्ष र नेप्से समेतको सम्पत्तिमा कुनै हानी नोक्सानी भएमा सो प्रति दोस्रो पक्ष जिम्मेवार हुनेछ।
- दोस्रो पक्षले आफ्नो युजरनेम प्रयोग गरी वा प्रथम पक्षलाई आदेश दिई बिक्री भएका धितोपत्रहरूको निर्देशन पूर्वी जारी गर्नुपर्ने दायित्व दोस्रो पक्षको हुनेछ। यसरी बिक्री भएको धितोपत्रको हस्तान्तरण दोस्रो पक्षले टि+१ को १२ बजे भित्र प्रथम पक्षको राफसाफ खातामा जम्मा गर्न नसकी उक्त कारोबारको राफसाफ हुन नसकेमा सोबाट सिर्जित सम्पूर्ण दायित्व दोस्रो पक्षले वहन गर्नुपर्ने छ।
- दोस्रो पक्षले धितोपत्र बिक्री गरिसकेपछि सो धितोपत्रको आधार मूल्य प्रथम पक्षलाई राफसाफ समयको १ (एक) दिन पूर्व नै उपलब्ध गराउनु पर्नेछ। आधार मूल्य समयमा उपलब्ध नगराएमा, फर्जी वा गलत आधार मूल्यका कारण उत्पन्न हुने कानूनी तथा आर्थिक दायित्व वा हानी नोक्सानी दोस्रो पक्षले व्यहोर्नु पर्नेछ।
- दोस्रो पक्षले बिक्री गरेको धितोपत्रको कारोबारमा लाग्ने कर, शुल्क, दस्तुर तथा अन्य प्रणालीगत शुल्कहरू तथा प्रथम पक्षले धितोपत्र खरीद बिक्री सम्बन्धमा थप सुविधा प्रदान गरेमा लाग्ने थप स्वीकृत दस्तुर कट्टा गरी बाँकी रकम मात्र प्रथम पक्षले दोस्रो पक्षलाई भुक्तानी गर्नेछ।
- दोस्रो पक्षले खरीद आदेश प्रणालीमा प्रविष्ट गर्दा प्रथम पक्षले तोकिएको कारोबार लिमिटको सीमाभित्र रही गर्नुपर्ने छ। दोस्रो पक्षले प्रथम पक्षलाई अग्रिम रुपमा बुझाएको रकमको ४ (चार) गुणा सम्म कारोबार लिमिट प्राप्त गर्न सक्ने छ। उक्त कारोबार सीमा दोस्रो पक्षले बुझाएको रकमको चार गुणा भन्दा बढी हुने छैन।
 - दोस्रो पक्षले प्रथमपक्षलाई अग्रिम रुपमा बुझाएको रकम दोस्रो पक्षले खरीद गर्ने धितोपत्रबाट सृजना हुने कुल दायित्व रकममा समायोजना हुनेछ।
 - दोस्रो पक्षले धितोपत्र खरीद गरे बापत सृजना हुने कुल दायित्व रकममा प्रथम पक्षलाई अग्रिम रुपमा बुझाएको रकम तथा दोस्रो पक्षले धितोपत्र बिक्री गरी प्रथम पक्षसँग भुक्तानी लिन बाँकी भएका सो समेत समायोजन गरी बाँकी दायित्व रकम कारोबारको राफसाफ हुनु भन्दा पहिले प्रथम पक्षलाई दोस्रो पक्षले भुक्तानी गर्नु पर्नेछ।
 - दोस्रो पक्षले प्रथम पक्षलाई तिर्नुपर्ने रकम कारोबार राफसाफ हुनु पूर्व भुक्तानी गर्न नसकेमा दोस्रो पक्षको नाममा खरीद भएको धितोपत्र प्रथम पक्षले बिक्री गर्न सक्नेछ। तर दोस्रो पक्षले प्रथम पक्षसँग रकम तिर्ने समय माग गरेमा प्रथम पक्षले आफ्नो अनुकुलता हेरी दोस्रो पक्षले खरीद गरेको धितोपत्रको रकम भुक्तानी गर्न निश्चित समय दिन सक्नेछ।
 - सर्त नं. ११.३ बमोजिम दोस्रो पक्षको कारोबार राफसाफ गर्न उपयोग भएको प्रथम पक्षको रकममा दोस्रो पक्षलाई दिएको थप निश्चित समयवधी सम्ममा दोस्रो पक्षले तिर्नुपर्ने बाँकी रकम प्रथम पक्षलाई उपलब्ध नगराए सम्मको वा दोस्रो पक्षको धितोपत्र बिक्री गरी प्रथम पक्षलाई रकम प्राप्त नभएसम्मको समयावधिमा प्रथम पक्षले व्यहोर्नु परेको वास्तविक लागत थप गरी हुन आउने दायित्व दोस्रो पक्षले प्रथम पक्षलाई भुक्तानी गर्नु पर्नेछ वा दोस्रो पक्षलाई प्रथम पक्षले दिनुपर्ने हिसावमा कट्टा गर्न सक्नेछ।
 - दोस्रो पक्षले प्रथम पक्षलाई बुझाएको अग्रिम रकममा दोस्रो पक्षले खरीद गर्ने धितोपत्रको राफसाफ नभएसम्मको अवधिसम्म प्रथम पक्षको राफसाफ खातामा रहँदा प्रथम पक्षले बैकबाट प्राप्त गर्ने प्रतिफल (खुद ब्याज) दोस्रो पक्षलाई फिर्ता दिन मञ्जुर गर्दछ।
 - प्रथम पक्षले दोस्रो पक्षसँग लिनु पर्ने दायित्व रकमको लागत गणना तथा निर्धारण गर्दा प्रथम पक्षले वाणिज्य बैकबाट ऋण लिँदा आफुले तिर्नुपर्ने व्याजदरमा सेवा शुल्क बापत प्रतिशत विन्दुले लागत थप गरी दायित्व निर्धारण गरिनेछ।
 - प्रथम पक्षले दोस्रो पक्षलाई धितोपत्र बिक्री वापतको भुक्तानी दिनुपर्ने अवस्थामा काबु बाहिरको परिस्थिति सृजना भै भुक्तानी रोकिन गएमा तत्कालीन समयमा वाणिज्य बैकहरूले आफ्ना ग्राहकलाई बचत खातामा दिने ब्याज रकम थप गरी भुक्तानी रकम उपलब्ध गराउने छ।
- दोस्रो पक्षले कारोबार सीमाका लागि प्रथम पक्षलाई बुझाउने सबै किसिमका भुक्तानी चेक वा अन्य विद्युतीय माध्यमबाट गर्नुपर्ने छ।
- दोस्रो पक्षले कारोबार प्रयोजनका लागि प्रथम पक्षलाई उपलब्ध गराएको रकम तथा धितोपत्र कारोबार राफसाफ प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने छ।
- दुवै पक्षको आपसी सहमतिमा दोस्रो पक्षले प्रथम पक्षलाई कारोबार सीमाको लागि आवश्यक अग्रिम भुक्तानी बैक ग्यारेन्टी तथा कारोबारयोग्य धितोपत्रहरूको माध्यमबाट पनि गर्न सक्ने छ। यस्तो धरोटी दोस्रो पक्षले आफ्नो दायित्व समयमा भुक्तानी नगरेमा प्रथम पक्षले दोस्रो पक्षलाई जानकारी दिई नगदमा परिणत गर्न सक्ने छ।
- कारोबार सीमा गणना प्रयोजनको लागि कारोबारयोग्य धितोपत्रको मूल्यांकन बजार मूल्यको बढीमा ७० प्रतिशतसम्म गर्न सकिने छ। धितोपत्र तथा धितोपत्र बजारमा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी प्रथम पक्षले दोस्रो पक्षलाई उपलब्ध गराएको कारोबार सीमा दोस्रो पक्षलाई जानकारी गराई फेरबदल गर्न सक्ने छ।
- खरीद कारोबारपछि बाँकी रहेको रकम खरीद बिल बमोजिम दोस्रो पक्षले टि+२ भित्रमा प्रथम पक्षको खातामा जम्मा हुने गरी प्रथम पक्षलाई उपलब्ध गराउनु पर्नेछ। यसरी रकम उपलब्ध गराउँदा अग्रिम भुक्तानी रकममा उपलब्ध गराएको भए सो रकम समायोजन गर्ने सुविधा दोस्रो पक्षलाई हुनेछ।
- खरीद कारोबार पश्चात दोस्रो पक्षले राफसाफ समयभित्र आफ्नो दायित्व पूरा नगरेमा टि+४ मा प्रथम पक्षले दोस्रो पक्षलाई जानकारी गराई दोस्रो पक्षकै नाममा खरीद गरिएको तथा जमानतमा लिइएको धितोपत्र बिक्री, बैक जमानतबाट रकम र सो को लागत बापतको शोध भर्ना र नपुग रकम कानून बमोजिम असुल उपर गरी लिन सक्ने छ।

१८. दोस्रो पक्षको धितोपत्र बिक्री गरी प्रथम पक्षको लेना रकम असुलउपर गरी रकम बाँकी रहेमा दोस्रो पक्षको अग्रिम भुक्तानी सम्मको रकम दोस्रो पक्षलाई फिर्ता गरी थप बाँकी रहन गए धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा तोकिए बमोजिम हुनेछ ।
१९. दोस्रो पक्षले खरीद गरेको धितोपत्र खरीदबाट सिर्जित दायित्वहरू पुरा गरेपछि वा कारोबारको राफसाफको दिन मध्ये जुन पछि हुन्छ सो को भोलिपल्ट ग्राहकको निक्षेप खातामा प्रथम पक्षले धितोपत्र हस्तान्तरण गर्नुपर्ने छ ।
२०. दोस्रो पक्षको नामबाट कारोबार भए पश्चात् दोस्रो पक्षको मृत्यु भएमा, दामासाहीमा परेमा, मगज विग्रिएमा वा अन्य कुनै कारणबाट दोस्रो पक्षको नामबाट भएका कारोबारको राफसाफ हुन नसक्ने स्थिति सिर्जना भएमा उक्त कारोबारको राफसाफको जिम्मेवारी निज वा निजको कानूनी उत्तराधिकारीबाट हुनेछ । कानूनी उत्तराधिकारीबाट पनि राफसाफ हुन नसकेमा प्रचलित कानून बमोजिम हुनेछ ।
२१. नियमक निकायहरूबाट कारोबारहरू रद्द भएमा वा रद्द गर्न आदेश प्राप्त भएमा सो कारोबारहरू स्वतः रद्द हुने छन् । सोको दायित्व प्रथम पक्षले वहन गर्ने छैन ।
२२. दोस्रो पक्ष नावालक वा कानूनतः पक्षको रूपमा करार गर्न अयोग्य देखिएमा निजको संरक्षक वा प्रतिनिधिले यो सम्झौता गर्न सक्नेछ ।
२३. प्रथम पक्षको काबु बाहिरको परिस्थितिको कारणबाट उत्पन्न हुने कुनै पनि दायित्वमा प्रथम पक्ष जिम्मेवार हुने छैन ।
२४. दोस्रो पक्षले आफ्नो कारोबारको निम्ति आदेश दिन लिखित मञ्जुरी दिई प्रतिनिधि नियुक्ति गर्न सक्ने छ सो प्रतिनिधिबाट भएमा सम्पूर्ण कारोबारहरू निज दोस्रो पक्षले नै गरेसरह मान्य हुनेछ ।
२५. धितोपत्रको कारोबार गर्दा धितोपत्रमा गरिने लगानीमा निहित रहेको जोखिम तथा प्रणालीगत जोखिमका बारेमा दोस्रो पक्ष जानकार रहेको मानिने छ र सो जोखिमबाट सिर्जित हुने हानी नोक्सानी प्रति दोस्रो पक्ष नै जिम्मेवार रहने छ ।
२६. दोस्रो पक्षले निम्न लिखित माध्यमबाट कारोबार आदेश दिन सक्ने छ ।
- | | |
|--------------------------------|----------------------------------|
| क) स्वयं उपस्थित भई लिखित आदेश | ड) दोस्रो पक्षको युजरनेम : |
| ख) टेलिफोन : | च) प्रथम पक्षको वेबसाइट : |
| ग) मोबाइल फोन : | छ) अन्य विद्युतीय माध्यम : |
| घ) ईमेल : | |
- प्रथम पक्षले उल्लिखित माध्यमबाट आएका आदेशहरूलाई मात्र वैधानिक मान्यता दिई प्राथमिकताका आधारमा कारोबार प्रणालीमा आदेश प्रविष्टी गर्नेछ । नियम अनुसार उक्त आदेशहरूका सुरक्षित रेकर्डिङ तथा भण्डारण प्रथम पक्षले गर्न सक्ने छ ।
२७. दोस्रो पक्षले मार्जिन कारोबार सुविधा उपयोग गर्ने भएमा सो सम्बन्धी शर्त तथा सुविधाहरू सम्बन्धित नियममा तोकिए बमोजिम हुनेछ ।
२८. दोस्रो पक्षले धितोपत्र कारोबार गर्दा उक्त धितोपत्र कारोबार गर्न प्रचलित कानून बमोजिम आफू योग्य रहेको र सो धितोपत्रमा आफूले कानून बमोजिम धारण गर्न सक्ने सीमा भित्र रहि खरीद आदेश प्रविष्ट गर्नुपर्ने छ । सो नगरेबाट सिर्जित परिणाम तथा दायित्व दोस्रो पक्षको हुनेछ ।
२९. प्रचलित नीति नियममा उल्लेख भए अनुसार वा सम्बन्धित निकायहरूबाट धितोपत्रको कारोबारको श्रोतको जानकारी गराउन आवश्यक रहेमा उक्त जानकारी कारोबार राफसाफ समयावधि भित्र प्रथम पक्षलाई बुझाउन दोस्रो पक्ष मञ्जुर गर्दछ । दोस्रो पक्षले प्रचलित कानून बमोजिम अवैधानिक नठहरिने रकमहरू मात्र धितोपत्रमा लगानी गर्नुपर्ने छ ।
३०. पक्षहरू बीच आपसि सहमतीमा एक महिनाको अग्रिम सूचना दिई यो सम्झौता रद्द गर्न सकिनेछ । सम्झौता रद्द गर्नु पूर्व पक्षहरूले आ-आफ्नो दायित्व पुरा गरेको हुनु पर्नेछ ।
३१. प्रचलित कानून बमोजिम प्रथम पक्षले व्यवसाय सञ्चालनका लागि प्राप्त गरेको इजाजत, अनुमतिपत्र, सदस्यता खारेज भई कारोबार गर्न अयोग्य भएमा यो सम्झौता स्वतः खारेज हुनेछ । यसरी सम्झौता खारेज भए पनि बाँकी बक्यौता फछ्यौट गर्नुपर्ने दायित्व दुवै पक्षको हुनेछ ।
३२. यस सम्झौता अनुसार प्रथम पक्षले दिने अथवा आवश्यक हुने कुनै पनि जनाउ वा सञ्चार तोकिएको माध्यमबाट दोस्रो पक्षको अद्यावधिक ठेगानामा पठाए पश्चात दोस्रो पक्षले जानकारी पाएसरह हुनेछ ।
३३. सम्झौताका दुवै पक्षहरूले नेप्से अनलाइन कारोबार प्रणालीमा क्षति पुऱ्याउने कुनै पनि कार्य गर्ने छैनन् ।
३४. प्रथम पक्षले प्रचलित कानूनमा उल्लेख भएको अवस्थामा बाहेक दोस्रो पक्षको गोपनीयता कायम गर्नेछ ।
३५. पक्षहरूका बीचमा उत्पन्न हुनसक्ने विवाद तथा मतभिन्नताहरूको समाधान सकेसम्म आपसी सहमतिमा निराकरण गरिनेछ । आपसी सहमतीबाट समाधान गर्न नसकेमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा तोकिए बमोजिम हुनेछ ।
३६. दोस्रो पक्षले देहायका सुविधा उपयोग गरेबापत तोकिएको शुल्क तिर्न मञ्जुर गर्दछ ।
- अनलाइन कारोबार सुविधा
 - एसएमएस सुविधा
 - अन्य ...
- दोस्रो पक्षले उल्लिखित सुविधाहरू प्राप्त गर्न हरेक आर्थिक वर्षमा नवीकरण शुल्क तिर्नुपर्ने छ ।
३७. यो सम्झौतामा उल्लेख तथा व्याख्या नभएका विषय प्रचलित नेपाल कानूनद्वारा नियमन तथा व्याख्या हुनेछ ।
३८. यो सम्झौता दुवै पक्षले हस्ताक्षर गरेको मितिबाट सम्म कायम रहने छ र दुवै पक्षको सहमतिबाट सम्झौता पुनः नवीकरण हुन सक्ने छ ।
३९. यो सम्झौता राम्ररी पढी बुझी दुवै पक्ष हस्ताक्षर गर्न मञ्जुर गर्दछौं ।

प्रथम पक्ष

प्रथम पक्षको तर्फबाट अधिकार प्राप्त
व्यक्तिको नाम :
दस्तखत :
कम्पनीको छाप :

साक्षी

१.

दोस्रो पक्ष

दोस्रो पक्षको तर्फबाट अधिकार प्राप्त
व्यक्तिको नाम :
दस्तखत :
कम्पनीको छाप :
डिम्याट नं. :
बैङ्क खाता नं. :
पान नं. :

औलाको छाप

दायाँ बायाँ

--	--

साक्षी

१.

ईति सम्बत् साल महिना गते रोज शुभम् ।